



लोक सेवा आयोग

सुर्खेत कार्यालय, सुर्खेत



☎ : ०८३-५२०१०६, फ्याक्स नं.: ०८३-५२१८०३, Website:www.psc.gov.np, Email:surkhet@psc.gov.np

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं १२/०७७-७८, मिति २०७७/०९/०१

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाण्डौको विज्ञापन नं. १६६८६-१६६९२/०७६-७७, (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूहको एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको सुर्खेत परीक्षा केन्द्र राखि दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम कोभिड-१९ का कारण स्थगित गरिएकोमा लोक सेवा आयोग, केन्द्रीय कार्यालय मिति २०७७/०८/२५ को निर्णय अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरि देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:

क्र.स.	वि.नं.....०७६-७७/सेवा/समूह	पत्र	विषय	परीक्षा मिति	समय
१	वि.नं.१६६८६-१६६९२, न्याय/न्याय, कानून र सरकारी वकील (खुला/ समावेशी)	प्रथम	शासन प्रणाली	२०७७/०९/१५	दिनको ठिक १:०० बजे देखि शुरु हुने
		द्वितीय	समसामयिक विषय	२०७७/०९/१६	
		तृतीय	समसामयिक कानून तथा अभ्यास	२०७७/०९/१७	
क्र.सं.	रोल नं.	परीक्षा भवन/केन्द्र			
१.	सबै उम्मेदवारहरू	लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेत (परीक्षा भवन)			

पूर्णमान श्रेष्ठ
(उप सचिव)



लोक सेवा आयोग

सुर्खेत कार्यालय, सुर्खेत



☎ : ०८३-५२०१०६, फ्याक्स नं.: ०८३-५२१८०३, Website:www.psc.gov.np, Email:surkhet@psc.gov.np

परीक्षार्थीहरूले पालना गर्नुपर्ने विषयहरू

1. परीक्षा शुरु हुनु भन्दा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
2. प्रवेशपत्र र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको परिचय-पत्र विना परीक्षामा सम्मिलित गराइने छैन ।
3. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
4. परीक्षामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।
5. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि माक्स लगाइ आफ्नो प्रयोजनको लागी स्यानिटाईजर तथा खानेपानी स्वयमले लिई आउनु पर्नेछ ।
6. परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा एक आपसमा दुई मिटरको दुरी कायम गर्नु पर्नेछ ।
7. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरूपमा पालना गर्नु पर्नेछ ।
8. उत्तरपुस्तिकामा रहेको खाली स्थान उम्मेदवार आफैले काटी गन्ती गरी बुझाउनु पर्नेछ ।
9. कोभिड-१९ बाट संक्रमित बिरामिको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालयमा छुट्टै परीक्षा केन्द्र व्यवस्था गरिएकोले सम्बन्धित उम्मेदवारहरूले यस कार्यालयमा (०८३-५२०१०६/९८४८०३७६७५ वा Email: surkhet@psc.gov.np) सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

पूर्णमान श्रेष्ठ
(उप सचिव)